



सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड

Sampada Laghubitta Bittiya Sanstha Limited

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था (राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको)

क.द.नं. १६९७९३/७३/०७४

ने.रा.बैंक/इ.प्रा./"घ"/५९/०७४/०७५

पान नं. ६०५९३८४४७

मिति : २०८२/०६/३१

कर्जाको ब्याजदर सम्बन्धी सूचना

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. १४/०८१ को बुदाँ नं. २ कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थामा भएको संशोधन/परिमार्जन/थप व्यवस्था सहित मिति २०८२/०३/२६ गतेको परिपत्र/घ/०८/०८१/८२ को निर्देशन बमोजिम मिति २०८२/०७/१ गतेवाट लागु हुने गरी संस्थाले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी त्रैमासिक रूपमा निर्धारण गर्नु पर्नेछ। यसरी ब्याजदर निर्धारण गर्दा लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पछिल्लो तीन महिनाको प्रकाशित औसत आधार दरमा प्रिमियम थप गरी निर्धारण गर्नुपर्नेछ साथै यसरी ब्याजदर निर्धारण गर्दा यस बैंकबाट प्रकाशित "देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति" मा उल्लेख भए बमोजिम वाणिज्य बैंकहरूको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने दर भन्दा बढी हुने गरी कर्जाको ब्याजदर निर्धारण गर्न पाइने छैन भन्ने व्यवस्था रहेको छ।

तसर्थ यस वित्तीय संस्थाको तीन महिनाको औसत आधार दर ११.५० प्रतिशत रहेको छ। उक्त औसत दरमा ३ प्रतिशत बिन्दुको प्रिमियम थप गर्दा कर्जाको ब्याजदर १४.५० प्रतिशत हुनेछ।

२०८२ भाद्र महिनाको वाणिज्य बैंकहरूको औसत ब्याजदर ५.७२ प्रतिशत रहेकोमा उक्त औसत आधार दरमा ९ प्रतिशत बिन्दुले थप गर्दा १४.७२ प्रतिशत ब्याज हुनेमा दुई मध्ये कम १४.५० प्रतिशत ब्याज दरले २०८२ कात्तिक १ गते देखी लगानी हुने सम्पूर्ण कर्जाको ब्याजदर कायम गरिएको उल्लेखित व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

कर्जाको ब्याजदर :

क्र.सं.	कर्जा सेवाहरू	ब्याजदर	कैफियत
१	(स्थिर ब्याजदर) २०८२ कात्तिक महिनावाट पुष मसान्तसम्म लगानी हुने सम्पूर्ण धितो तथा विना धितो अन्तर्गतका कर्जाहरूको ब्याजदर	१४.५०%	कर्जा भुक्तानी अवधिभर ब्याजदर परिवर्तन नहुने।
२	(परिवर्तनीय ब्याजदर) २०८२ कात्तिक महिनावाट पुष मसान्तसम्म लगानी हुने सम्पूर्ण धितो तथा विना धितो अन्तर्गतका कर्जाहरूको ब्याजदर	१४.५०%	आधार दरको परिवर्तनसँगसँगै कर्जाको ब्याजदर परिवर्तन हुने।



[Signature]



अनुसूची-२, बचत तथा कर्जा नीति, २०८१

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड

बचत योजनाहरु, व्याजदर, न्यूनतम बचत र अधिकतम बचत सम्बन्धी विवरण

क्र.सं.	बचत शिर्षक	व्याजदर	न्यूनतम बचत रकम	अधिकतम बचत एक पटकमा
१	समूह बचत	७.५० %	रु.२००१-	२,०००१-
२	व्यक्तिगत बचत	७.५० %	रु.१००१-	रु.९,९९,९९९१-
३	बीमा बचत	७.५० %	रु.१००१-	सदस्यको इच्छा अनुसार
४	आँकुरा बाल बचत	८ %	रु.५०१-	इच्छा अनुसार
५	सम्पदा बिशेष बचत	१० %	रु.५०००१-	सदस्यको इच्छा अनुसार
६	विशेष बचत	७.५० %	रु.१,०००१-	रु.९,९९,९९९१-
७	स्वर्णिम बचत	८ %	रु.१,०००१-	रु.९,९९,९९९१-
८	पर्व बचत	७.५० %	५००१-	सदस्यको इच्छा अनुसार
९	भविष्य सहारा बचत	९ %	रु.२००१-	रु.१०००१-
१०	कर्मचारी बचत	८ %		
११	केन्द्र/समूह कोष बचत	७.५० %	रु.५१-	केन्द्र/समूह सदस्यले निर्णय गरे अनुसार
१२	पेवा बचत	७.५० %	रु.२००१-	सदस्यको इच्छा अनुसार